



## सुवास नेम्वाडलाई कांग्रेस-एमालेका साथै राप्रपा नेपालको पुरस्कार संविधान निर्माणका लागि हिजो र आज फरक के ?

— श्रीकृष्ण ज्यापु —  
समाचार विश्लेषण

२०६८ जेष्ठ १४ गते संविधानसभाको बैठक नै नबसी संविधानसभा विघटन भएको घटनाका जिम्मेवारको रूपमा लिइएका तत्कालिन संविधान-सभाका अध्यक्ष एमालेका नेता सुवास चन्द्र नेम्वाडलाई सय पटक पनि संविधानसभाको अध्यक्ष नै बनाएको घटनाले जनजातिहरूको मन दुखु स्वाभाविक नै हो।

नेम्वाड स्वयं जनजाति हुनुहुन्छ तर उहाँले विगतको संविधानसभामा पहिचान सहितको संघीयताको पक्षमा दुई तिहाई बहुमत (४१७ जना सभासद) हुँदा पनि बैठक आह्वान मात्र गरि बैठक नै शुरु नगरेका कारण

संविधानसभा विघटन भएको थियो। सो बेलामा संविधानसभाको विघटन संविधानसभा बाहिरैबाट भएको थियो। यदि बैठक सुरु भएको भए त्यसलाई निरन्तरता दिँदै संविधान निर्माणको कार्य गर्न सकिने अवस्था रहेको थियो तर त्यसका लागि कसको दबावमा हो नेम्वाडले केहि गरेनन्। अब फेरी नेम्वाड नै संविधानसभाको अध्यक्षमा आउनु भएको छ। उहाँलाई एमाले, नेपाली कांग्रेस, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा लगायतका दलहरूले समर्थन गरेका छन्। पहिचान सहितको संघीयता पक्षधरका कुनै पनि दलहरूको समर्थन थिएन। कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समेत नेम्वाडलाई पुरस्कार स्वरूप पुनः संविधानसभाको

अध्यक्ष बनाएको अवस्था छ। विगतमा पहिचान पक्षधरहरूको दुई तिहाई बहुमत हुँदा संविधानसभा विघटनको लागि जुन ढंगबाट नेम्वाडले भूमिका खेल्नु भएको थियो अब भने त्यसको ठिक उल्टो अर्थात पहिचान विरोधीहरू विगतमा भन्दा बढि भएकाले संविधान सभामा प्रक्रियाको माध्यमबाट नै संविधान निर्माणका लागि भनी जाने संभावना छ भन्दा केही फरक नर्पला।

किन कि विगतमा प्रक्रियामा नजाने र अब भने प्रक्रियामा गई संविधान निर्माणको कार्य सम्पन्न गर्नका लागि नै नेम्वाडलाई नै सो पदमा पुरस्कार स्वरूप ल्याएको पुस्ति अब केही समय पछि नै हुने अवस्था छ।



### जनजातिको आँखामा सुवासचन्द्र नेम्वाडवा

संविधानसभाका अध्यक्ष सुवास नेम्वाड लिम्बु हुनुहुन्छ। लिम्बु पत्रकार संघका केन्द्रीय अध्यक्ष मिलन लिम्बु भन्नु हुन्छ 'नेम्वाड रूपले जनजाति लिम्बु हो तर उहाँले आदिवासी जनजातिका लागि केहि गरेको अवस्था छैन। त्यसैले उहाँबाट धेरै आशा गर्न सकिने अवस्था छैन। संविधानसभा विघटन पश्चात लिम्बुवानका लिम्बुहरूले नेम्वाडलाई बहिस्कार समेत गरेको थियो।'

समाजशास्त्री प्रा. डा. कृष्णबहादुर भट्टचनले सुवास नेम्वाड संविधानसभाको अध्यक्ष बन्दैमा जनजातिको हितका लागि संविधान बनाउने सवालमा नेम्वाडले राम्रो भूमिका खेल्ने अवस्था नभएको कुरा पहिलो संविधानसभाको घटनाले नै पुस्ति भइसकेको बताउनुहुन्छ। भट्टचनले अब आदिवासी जनजातिले ठूलो आन्दोलन गर्नुको विकल्प नभएको समेत बताउनु भएको छ।

यहाँ सुगर,पाइल्स, युरिक-एसिड, पिनास, तथा अल्सर निको पार्ने विशुद्ध जडिवुटी पाइन्छ। सम्पर्क:- फिटनेस प्वाइन्ट ट्रेडिङ्ग, फोन ४३३६७०१, ९८०३५०२२५९

### खुशिको खबर

दर्शन वचत तथा ऋण सहकारी संस्था लि. मा  
REMITTANCE सेवा सुरु भएको छ।



दर्शन वचत तथा ऋण सहकारी संस्था लि.

बहिरिगाँव, कीर्तिपुर-१७ (नेपाल टेलिकमसंगैको घर) फोन नं. ४३३४२३५

### आउनुस् ! आउनुस् !! आउनुस !!!

थाहै नदिई

जाँड-रक्सी, सुर्ति-चुरोट, गाँजा-ट्याब्लेट

छुटाउने हर्बल प्राकृतिक उपचार

जीवनमा कुनै पनि कुराको भविष्यवाणी गर्न सकिदैन तर जाँड-रक्सी, गाँजा-ट्याब्लेट जस्ता ड्रग्स सेवन गर्ने व्यक्तिको जीवन भने निश्चित रूपमा भविष्यवाणी गर्न सकिन्छ। ड्रग्स सेवन गर्ने व्यक्तिको गन्तव्य भन्नु नै प्रहरीको खोर, अस्पताल तथा अकालमै मृत्यु हुने गर्दछ। के तपाईंको परिवारमा कोहि व्यक्ति यस्तै कुलतमा फसेका छन् ? आउनु होस हामी तपाईंको जीवन परिवर्तन गरी नयाँ जीवन दिन्छौं।

सम्पर्क :-

फिटनेस प्वाइन्ट ट्रेडिङ्ग

नेपाल टेलिकम बाहिरीगाउँ, कीर्तिपुर - १७

फोन नं. ०१-४३३६७०१, ९८४९९८९९७६,

कृपया फोन गरेर मात्र आउनु होला

कानुनी सल्लाहकार  
ज्ञानबहादुर महर्जन  
प्रकाशक

नजराम महर्जन  
(९८४१४०१०७७)  
सम्पादक  
श्रीकृष्ण महर्जन  
प्रबन्धक  
निरजमान सिंह  
व्यवस्थापन  
काठमाण्डौ जि. प्र. का दर्ता नं. २११ -२०६७/०६८

भरत महर्जन, सनम श्रेष्ठ  
वेबसाइट व्यवस्थापन  
राज श्रेष्ठ

प्रेस: शर्मिला प्रिन्टर्स, डल्लु, काठमाण्डौ

कार्यालय: निखासी टोल: कीर्तिपुर नपा-३

फोन नं.: ४३३३००७

kirtipur\_sandesh@live.com

http://kirtipursandesh.blogspot.com

## सम्पादकीय

### कांग्रेस र एमालेको मोर्चाबन्दी र एकीकृत माओवादीको अवस्था

केहि समय खटपट भए तापनि अन्ततः फेरी कांग्रेस र एमाले बीचको मोर्चाबन्दी अघि बढ्ने अवस्था छ । कांग्रेसका सभापति सुशिल केडरालालाई एमालेले मतदान गरे जस्तै कांग्रेसले पनि गुणाको बदलाको रूपमा एमालेका नेता सुवास नेम्वाङलाई संविधानसभाको अध्यक्ष बनाउन अत्यन्तै ठूलो भूमिका खेलेको देखियो ।

यदि कांग्रेसले एकीकृत माओवादीलाई समर्थन गरेको भए कांग्रेस र एमाले बीचको सम्बन्धमा अझ बढि चिसिदै जाने र एक अर्का मिल्नै नसकिने अवस्थामा पुग्ने थियो । तर त्यसो भएन ।

अन्ततः कांग्रेसले एमालेलाई साथ दिए । यसको अर्थ दुई पार्टी बीच जे जस्तो खटपट भए तापनि, नेताहरूले आरोप लगाउँदै सार्वजनिक भाषण गरे तापनि अन्ततः दुई दल एकीकृत माओवादीलाई एक ढंगबाट पाखा लगाउन सहमत हुँदै जाने नै देखियो । शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण अंग एकीकृत माओवादीलाई पाखा लगाउँदै जाने हो भने भोली त्यसले ठूलो असर पर्न सकिने कुरा राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।

कांग्रेस र एमाले बीचको यो मोर्चाबन्दी सरकार निर्माण र संविधानसभाको अध्यक्ष चयनका लागि मात्र नभइ संविधान निर्माणको सवालमा पनि हुन सक्ने अवस्था देखिएको छ । विगतमा संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीले सहमतको नाममा सबै कुरालाई त्याग गर्दै गएको र संविधानसभा विघटनको अवस्थामा समेत पुगेको थियो भने अब कांग्रेस, एमाले र अन्य केही दलहरूबीच मोर्चाबन्दी गर्दै दुई तिहाई बहुमतको आधार मानेर प्रक्रियामा जाने संभावना बढ्दै गएको छ । कांग्रेस, एमाले र अन्य दलहरू यस्तो प्रकृतिको मोर्चाबन्दी गर्दै गए संविधानसभाबाट मात्र एकीकृत माओवादीले संविधानसभामा केही गर्न नसकिने अवस्था आउने छ ।

## भ्यालेन्टाइन डे र यसको विकृति

### -डा. तुल्सीनारायण श्रेष्ठ

एक जना सिपाहीको प्रेमकथासँग सम्बन्धित ईश्वरी संवत्को हरेक वर्ष फेब्रुअरी १४ तारिखको दिन भ्यालेन्टाइन डे अथवा प्रेम दिवस मनाउँदै आएको छ । यो दिवस विस्तारै एक देशबाट अर्को देशमा फैलदै केही वर्ष पहिले नेपालमा पुग्यो । अब नेपालमा पनि प्रेम दिवस मान्ने महिला पुरुषको संख्या बढ्दै गइरहेको छ । प्रेम भनेको राम्रो र असल विषय हो । वयस्क पुरुष महिलाहरूको बीचको भइरहेको प्रेम सम्बन्धलाई अझ राम्रो बनाउन वा किशोरकिशोरीहरू बीच प्रेम प्राप्तिका लागि साथी खोज्ने दिन हो प्रेम दिवस । आफ्ना प्रेमीलाई उपहार सँगै रातो गुलाब फूल दिएर यो दिन आफ्नो प्रेम जाहेर गर्छ ।

महिला-पुरुष बीच हुने प्रेम भनेको खास गरेर दाम्पत्य जीवनको सम्बन्ध हो । शारीरिक र भौतिक मात्र होइन मानसिक रूपले पनि सम्बन्ध गाँस्ने हो । भिमरथारोहण गर्ने उमेरका वृद्धवृद्धाहरूले पनि यो दिन आफ्ना प्रेमी वा श्रीमतीसँग वित्ताएका गुलियो सम्बन्धलाई अझ राम्रो बनाउन र तीतो सम्बन्धलाई गुलियोमा परिवर्तन गर्न यो दिवस मनाउँदै आइरहेको देखिन्छ । दाम्पत्य जीवनको अर्को सम्बन्ध भनेको यौन सम्बन्ध हो । यौन सम्पर्क भनेको जीवन अगाडि बढाउने बाटो हो । हुन त यौन सम्बन्ध भनेको खास गरेर पुरुष-महिला वयस्क भैसकेपछि मात्र राख्नु पर्ने हो । तर आजकल नेपालमा मात्र होइन विश्वभरि नै केटा केटीहरूले यौन सुख भोग गर्न वयस्क उमेरसम्म पर्खेने गरेको छैन । केटा-केटी कम्तिमा पनि बीस वर्ष भए पछि मात्र

वयस्क हुन्छ । अर्थात् यौन सम्पर्क राख्नको लागि शारीरिक र मानसिक रूपले योग्य हुन्छ । तर विकसित देशहरूमा मात्र होइन नेपाल जस्तो गरिब र विकासशील देशमा पनि केटाकेटीहरूले यो वैज्ञानिक दृष्टिकोणले लिएको यौन सम्पर्कको रेखा पार गरीसकेका छन् । प्रेमको नाममा छातिसम्म ननिस्केंका केटीहरू र जुंगाको रेखासम्म ननिस्केंका केटाकेटीहरूले यौन सम्पर्क गर्न थालेका छन् । आजकल प्रेमको अर्को नाम नै यौन प्राप्त भैसकेको छ । अर्थात् यौन प्राप्त नै प्रेम भैसकेको छ । मानव अधिकारको नाममा, स्वतन्त्रताको नाममा रूखास गरि नेपाली टिनएजर समाजले पनि उतिकै प्रयोग गरेका छन् । समाजमा महिलाहरूले छोपेर हिँड्नु पर्ने छाति र नितम्ब आजकल प्रदर्शन गरेर हिँड्ने भैसक्यो । टपलेस र बटमलेसको फेसनले युवाहरूलाई जलन पैदा गराउने भैसक्यो । त्यस्तै एक्लासको फिल्म सजिलैसँग प्राप्त भैरहेको यौन साथी र प्रेम साथीले किशोरकिशोरीहरू पनि यौन भोगतिर आकर्षित भैरहेको छ । 'तु नहीँ तो और सही' भनेभै केटाकेटीहरू पनि आफ्ना प्रेमिप्रेमिकासँग सजिलैसित सानो कुरामा पनि निहँ खोजेर अरूसँग जाने भैसक्यो ।

यसरी टिनएजरहरूमा फैलिएको यौन विकासको एउटा कारक तत्व स्वास्थ्य क्षेत्रमा भएको विकास पनि हो । अनि राज्यले दिएको अनिश्चित गर्भ पतनको सुविधा अर्को कारक तत्व हो । अस्पतालमा, क्लिनिकमा सजिलैसित, सस्तोमा मेकानिकल गर्भपतन र घरमा बसी गर्न हुने र गर्न सक्ने मेडिकल गर्भपतनको

सुविधाले टिनएजरहरूलाई भनै यौन सम्पर्क राख्न आकर्षित गर्छ । त्यस्तै असुरक्षित यौन सम्पर्कबाट बचाउने 'क्यूपिल' औषधीको उपलब्धिले त यौन सम्पर्क राखेहरू भन दुक्क हुने देखिन्छ । यस्तै थरी थरीका सुविधाले गर्दा नेपाली समाजमा पनि यौन छाडा भएर आएको छ । प्रेम दिवस धूमधामले मनाउन थालेको छ । भ्यालेन्टाइन नहुने केटाकेटीहरू नै नरहेको जस्तो भयो ।

आजकलका युवायुवतीहरूले भविष्यको विचार नै गर्दैन । वर्तमान मात्र हेर्छ । यदि कसैले केहि भन्यो कि भोलिको बारेमा कसलाई थाहा छ, कसले देखेको छ, भनेर घुर्की सुनाउँछ । अझ भन्छ, प्राप्तीको लागि त्याग पनि गर्नु पर्छ । वास्तवमा यो भनाई झूठ हो । जाने बुझेकाहरूले त विना त्याग नै प्राप्ती गर्छ । आजको समाजमा देखा पर्न थालेका यो खुल्ला यौनले खास गरी महिलाहरूको शरीरमा थर थरीका नराम्रो प्रभाव पारेको देखिन्छ । धेरै मेकानिकल गर्भपतन गर्नेहरू वा गरेका महिलाहरूमा बच्चा नहुने, बाँभो हुने देखा पर्न थालेका छन् । त्यस्तै पाठेघर विग्रने, सभिवस वा योनीको क्यान्सर हुने समस्या बढीरहेको छ । साथै धेरै मेडिकल गर्भपतनमा बढी **क्यूपिल** प्रयोगको कारणले विवाह नै नगरका महिलाहरूलाई स्तनको रोग, डिम्बाशयको रोग लागेको देखिन थालेका छन् । **क्यूपिल** र मेडिकल गर्भपतनको लागि प्रयोग हुने सबै औषधी महिला हरमोन हो । त्यस्ता हरमोनको बढी प्रयोगले महिलाहरूको प्रजनन प्रणाली अंग प्रत्यंग विगाउँछ भने क्यान्सरसम्म हुनसक्छ । कहिल्यै नभएको,

पुस्तकमा नलेखेका विवाह नगरका तरुनीहरूमा त्यस्ता रोग देखिन थालेका छन् ।

वर्तमानको मोज मज्जा, सुख भोगले भविष्य विगानु हुँदैन । हो, अरू क्षेत्रमा भविष्य कसैले देख्नै होला । तर जानीराख्नुस्, स्वास्थ्य क्षेत्रमा प्रयोग हुने नराम्रो, नहुने वस्तुको प्रयोगले भविष्य पहिले नै देखिन्छ । जनसरोकारको लागि, जन सुविधाको लागि राज्यले दिएको सुविधा, विकासले दिएको सुविधा चाहिने ठाउँ, उपयुक्त ठाउँमा प्रयोग गर्नु भने महिलाहरूको भविष्य विग्रदैन । पहिल्यै विचार गर्न सकेन भने यसले महिलाहरूको स्वास्थ्य विगारिदिन्छ । त्यसैले पहिले नै महिलाहरू सचेत भएर जानेर, बुझेर यस्तो नचाहिने औषधीको प्रयोगबाट बच्नु पर्छ । यसको साथै पुरुषहरूले पनि आफ्नो प्रेमिकाको भविष्य विगाने काम गर्नु हुँदैन । महिलावादीहरूले स्वयं महिलाहरूको यो बानी व्यवहारले महिला हिंसा, महिला यौन शोषणमा केही न केही भूमिका छ भनेर विश्वास गर्न नसकेको विडम्बना नै भन्नुपर्छ । स्वयं महिलाहरूको जवानी, महिलाहरूको रूप, रंग, फेशनको साथसाथै महिला हुनु नै पितृसत्तात्मक समाजमा महिला हिंसा, यौन शोषणको कारक तत्व मध्ये एउटा हो भनेर महिलावादीहरूले विश्वास गर्न सकेको छैन । त्यसैले, जबसम्म स्वयं महिलाहरू शारीरिक, आर्थिक, मानसिक रूपले सक्षम हुँदैन वा आत्मनिर्भर हुँदैन तबसम्म महिला हिंसा र महिला यौन शोषणलाई रोक्न गाह्रो होला । विश्वास गर्ने, नगर्ने आ-आफ्नो विचार हो । विचार नमिल्नेहरूसँग क्षमा माग्छु ।

साभार : सन्ध्या टाइम्स, अनुवादक एनआरएम



## कीर्तिपुरकी एयर होस्टेस चेली मुना रहिनन्

कीर्तिपुर नगाउँ निवासी (हाल नयाँ बजारको सोह्रखुट्टेपाटी सँगै) बसोबास गरिरहनु भएका समाजसेवी धर्म महर्जनका तीन छोरीहरूमध्ये माहिली छोरी एयर होस्टेस मुना महर्जन गत शनिवार भएको नेपाल वायुसेवा निगमको हवाई जहाज दुर्घटनामा निधन भएको छ ।

कीर्तिपुरको हिलटाउन स्कूलको मेधावी छात्रा मुना महर्जनले मानविकि शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।

साढै मिलनसार मुना महर्जनले नेपालभाषाको गीत 'वनेनु वनेनु थःछें' मा मोडलिंग गर्नु भएको थियो । त्यस्तै नेपालभाषाको फिल्म 'मतिना ला अन हे दु' मा पनि अभिनय गर्नु भएको थियो । उनले २००५ मा मिस नेवा: ट्यालेन्ट शोमा पनि भाग लिनु भएको थियो । उक्त प्रतियोगितामा उहाँ उत्कृष्ट पाँच मा पुग्नु भएको थियो ।

गत वर्ष अर्थात् २०६९ साल फागुण ४ गते ललितपुर ग्वाकोँका फिजियन डाक्टर राजेश सिंहसँग उहाँको विवाह भएको थियो । विवाह गरेको एक वर्ष पुगेकै दिन विमान दुर्घटनामा उहाँको निधन भएको थियो ।

गत फागुण ४ गते काठमाडौँ पोखरा जुम्ला रुट भएर नियमित उडानको सिलसिलामा पोखराबाट जुम्लाको लागि उडेको नेपाल वायुसेवा

निगमका 9N-ASS-DHC6 Twinotter विमान चालक दलका तीन सदस्य र अन्य १५ जना यात्रुहरूसहित उडेको केहीबेरमा विमान दुर्घटना भयो ।

दुर्घटना भएको २० घण्टापछि बल्ल फागुण ५ गते विमान मात्र क्षतिग्रस्त

अवस्थामा फेला पारेको थियो । दुर्घटना भएको स्थानमा सो समयमा हिमपात भइरहेको थियो ।

दुर्घटनामा परेर निधन भएकाहरूको शव काठमाण्डौँ ल्याई शिक्षण अस्पताल माहाराजगंजमा पोष्ट मार्टम गरी ६ गते मंगलबार मात्र आफन्तहरूलाई बुझाइएको थियो ।

यो जहाज दुर्घटनाको जाँच गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा तारा एयरका सिनियर पाइलट प्रभाकर प्रसाद घिमिरे, फिस्टेल एयरका सिनियर एरोनतिकल इन्जिनियर मेघेन्द्र कुमार श्रेष्ठ र सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेको जाँच आयोग गरिएको छ ।





## उज्ज्वलमा पुरस्कार वितरण समारोह



विद्यालयले शैक्षिक शत्रुभरि संचालन गरिएका शैक्षिक गतिविधि एवं खेलकुद क्षेत्रमा उत्कृष्ट हुने खेलाडी विद्यार्थी हरू तथा जेहेन्दार विद्यार्थीहरूलाई एक कार्यक्रम गरी कीर्तिपुर पाँगास्थित उज्ज्वल शिशु निकेतन एकेडेमी ले पुरस्कार वितरण तथा अभिभावक दिवस मनाइयो।

गत फागुण ३ गते शनिवार खुला शिक्षा विभाग, सानोठिमीका निर्देशक श्रीमती देविना प्रधानाङ्गले पानसमा दीप प्रज्वलन गरी पुरस्कार वितरण समारोहको उद्घाटन गर्नुभयो। त्रि.वि. अनुदान आयोगका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. शिवशरण महर्जनको सभापतित्व मा भएको उक्त कार्यक्रममा त्रि.वि.का प्रा.डा. रामकृष्ण महर्जन, प्राकृतिक संग्रहालयका निर्देशक प्रा.डा. धर्मरज डंगोल, जिल्ला शिक्षा कार्यालय काठमाडौंका विद्यालय निरीक्षक श्रीमती उषा कंडेल, श्रोत व्यक्ति

कुलप्रसाद भट्टराई, प्राज्ञ रामकृष्ण दुवाल, की.मा.वि.का प्रधानाध्यापक जनार्दन श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू धनकृष्ण महर्जन र दिनेश के.सी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा विद्यालयमा वर्षभरि संचालन गरिएका विभिन्न खेलकुदमा विजयी विद्यार्थीहरूलाई अतिथिहरूद्वारा पुरस्कार वितरण गरिएको थियो। जसमा ब्याडमिन्टन जुनियर छात्र, छात्रा, सिनियर छात्र, छात्रा, टेबल टेनिश, भलिबल वास्केटबल, टेक्स बूक हाजिरी जवाफ प्रतियोगिता, कविता प्रतियोगिता, हायन्ड र इटिङ्ग प्रतियोगिता नेपाली र अंग्रेजीमा, कला प्रतियोगिता, निबन्ध प्रतियोगितामा पहिला, दोस्रा र तेस्रा हुने विद्यार्थीहरूलाई अतिथिहरूले मेडल तथा पुरस्कार प्रदान गर्नु भएको थियो। उक्त कार्यक्रममा स्कूल सम्बन्धि सूचना मूलक पत्रिका "उज्ज्वल इन्फो"को

पनि विमोचन गरिएको थियो। प्रमुख अतिथि प्रधानाङ्गले आफ्नो मन्तव्यको क्रममा विद्यालय र अभिभावक विद्यार्थी रुपी रथको दुई पांग्रा हुन। त्यसैले दुईटै पांग्रा राम्रो भए मात्र विद्यार्थी गन्तव्यमा पुग्न सकिने बताउनु भयो। सभापति प्रा.डा. शिवशरण महर्जनले एस.एल.सी. परीक्षामा उज्ज्वल स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। यस सफलतामा विद्यालयका शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समिति र अभिभावकको ठूलो भूमिका रहेको जानकारी दिनु भयो।

विद्यालयका प्रिन्सिपल दिलमान महर्जनले विद्यालयको प्रगति विवरण पेश गर्नु भएको थियो। अभिभावकहरूले खचाखच भरिएको विद्यालय प्रांगणमा बनाइएको पण्डालमा नर्सरीदेखि विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्य तथा गायन प्रस्तुत गरिएको थियो। आफ्ना नानीहरू द्वारा प्रस्तुती गरिएका नृत्य एवं संगीत कार्यक्रम हेरेर अभिभावक हरू मग्छ परेका थिए। शैक्षिक सत्र २०६९को एसएलसी परीक्षामा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरू सहित प्रत्येक कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान एवं पुरस्कृत गरिएको थियो।

## कीर्ति सेकेन्डरी स्कूलमा अभिभावक दिवस



कीर्तिपुर नगरीस्थित कीर्ति सेकेन्डरी स्कूलले गत फागुण ३ गते शनिवार अभिभावक दिवस मनाइयो। पदम कन्या क्याम्पसका प्राध्यापक टुक बहादुर रानाको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका विना गिरि को सभापतित्वमा भएको थियो।

उक्त कार्यक्रममा शिक्षक विष्णु प्रसाद पराजुलीले स्वागत मन्तव्यको क्रममा विद्यार्थीहरूलाई किताबी ज्ञानको साथै विभिन्न कृयाकलाप गरी शिक्षा प्रदान गर्ने

विद्यालयको उद्देश्य अनुरूप यो कार्यक्रम गरीरहेको जानकारी दिनुभयो। साथै उहाँले बालबालिकालाई मनोवैज्ञानिक तरिकाले व्यवहार गर्नुपर्ने बताउनु भयो।

विद्यालयका प्रिन्सिपल कृष्ण कुमार उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हुँदै विद्यालयलाई लोडसेडिंग मुक्त गर्ने र आगामि दिनमा भौतिक सुविधा पनि थप्दै जाने जानकारी दिनुभयो। प्रमुख अतिथि टुक

बहादुर रानाले पैसाको मोहमा नफसी अभिभावकले आफ्ना नानीको भविष्य सुधान घरेदेखि नै प्रयास गर्नुपर्ने, घर नै बालबालिकाको पहिलो पाठशाला रहेको बताउनु भयो।

उक्त दिन दिनभरी छिन छिनमा पानी पर्ने, रुक्ने गरेपनि अभिभावकहरू तसमस नभै विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न नृत्य, गायन तथा रिहर्सलको ध्यानपूर्वक अवलोकन गरिहेका थिए।

## देय् पुखूको पर्खाल र पाटी निर्माण गरिने

कीर्तिपुरको ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण क्षेत्र बाघभैरवको दक्षिणतिर रहेको देय् पुखूको पर्खाल पुनः निर्माण गरिने भएको छ। साथै सो स्थानमा रहेका चार वटा पाटीहरू मध्ये दक्षिण पूर्वतिरको पाटी पनि निर्माण गर्न एकीकृत शहरी विकास केन्द्रले गत शनिवार सो क्षेत्रमा एक अन्तर्क्रियात्मक



कार्यक्रमको अयोजना गरियो। विभिन्न व्यक्तित्वरु उपस्थिति कार्यक्रममा स्थानीयवासीका साथै भएको थियो।

## कोटेशन आवाहन

जनाधार सामुदायिक क्याम्पस, पाँगागा  
सोलार हाइब्रिड पावर ब्याक अप प्रणाली  
(SOLAR HYBRID POWER BACKUP SYSTEM)

### जडानसम्बन्धी सूचना

यस कीर्तिपुर नगरपालिका वडा नं. १२ स्थित जनाधार सामुदायिक क्याम्पसमा चार हजार वाट (4000 WATT) क्षमताको सोलार पावर ब्याकअप प्रणाली जडान गर्नु परेको हुँदा केकति मूल्यमा आपूर्ति र जडान गर्न सक्ने हो सोको कोटेशन यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र पेश गर्नु हुन इच्छुक रजिस्टर्ड फर्मलाई जानकारी गराइन्छ। कोटेशन फाराम रु. ५००/- तिरी प्राप्त गर्न सक्नु हुनेछ।

### कोटेशन पेश गर्दा पालन गर्नुपर्ने नियमहरू:-

- कोटेशनको साथमा सिस्टम डाइग्राम (System diagram) समेत पेश गर्नु पर्नेछ।
- जडानको लागि आवश्यक सबै सामग्री खरीद प्रोजेक्ट लागतमै समावेश गर्नु पर्नेछ।
- संस्थाको दर्ता प्रमाणपत्र, नवीकरण, कर चुक्ता तथा आवश्यक कागजातका प्रतिलिपिहरू कोटेशनसंगै पेश गर्नु पर्नेछ।



जनाधार सामुदायिक क्याम्पस  
JANADHAR COMMUNITY CAMPUS

क्याम्पस प्रमुख

जनसेवा उच्च मावि

कीर्तिपुर नगरपालिका, वडा नं. १२, पाँगा, काठमाडौं, नेपाल।  
फोन नं. ८३३०८८०, ८३३९८८२

## लोकसेवा तयारी कक्षाहरू धमाधम सञ्चालन

### प्रशिक्षकहरू :

दक्ष, अनुभवी, वरिष्ठ र पुस्तक लेखक

## नायब सुब्बा र खरिदार

प्रथम, द्वितीय र तृतीय पत्र

समय : विहान ६ बजे र साँझ ५ बजे

### हाम्रा सेवाहरू :

- दैनिकरुपमा निशुल्क नोटहरू दिइने र सामान्य ज्ञानको परीक्षा हुने
- एक हप्तासम्मको कक्षाहरूको Schedule अग्रिम दिइने साथै लेखनशीप विकाशको लागि विज्ञद्वारा आवश्यक रुपमा कक्षाहरूको व्यवस्था।
- दैनिक र नियमित कक्षा संचालन हुने (समय परिवर्तन नहुने) परीक्षा लोकसेवा स्तरको Model मा नै लिइने। थप Bonus, Revision र Exam Technique कक्षाहरूको साथै परीक्षामा लेखिएका कपीहरू उचित सुझाव सहित पुनः फिर्ता दिइने व्यवस्था
- निजामति सेवा क्षेत्रका अति योग्य, अनुभवि, विज्ञ, पुस्तक लेखक तथा विद्यार्थीहरूमा लोकप्रिय शिक्षकहरूद्वारा कक्षाहरूको व्यवस्था साथै प्रत्येक हप्ता परीक्षा र परीक्षा सम्बन्धि निःशुल्क विशेष परामर्श साथै Projector द्वारा कक्षाहरूको व्यवस्था गरिने।
- निशुल्क एक महिने Special Computer Course (लोकसेवाको Syllabus अनुसार) साथै Interview Preparation कक्षाहरूको व्यवस्था

Valley Institute

Ph: 01-4332509/9849421216  
Near Kirtipur Gate

## काठमाडौं नि.क्षे.नं.१० स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न



**नवीन महर्जन**

लेबोरेटरी उच्च मा.वि.को आयोजनामा जिल्ला खेलकुद विकास समिति काठमाडौंको सहयोगमा भएको प्रथम काठमाडौं निर्वाचन क्षेत्र नं.१० स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियोगिताको छनोट खेल गत

माघ २९ गते बुधवार सम्पन्न भएको छ। भलिबल र एथलेटिक्स गरी कुल २६ वटा विधामा प्रतिस्पर्धा भएको उक्त प्रतियोगितामा यस क्षेत्रका १ दर्जन भन्दा बढी १५ स्कूलले सहभागिता जनाइएको थियो। गत २६ गते शारीरिक शिक्षा विद प्रा.डा. रामकृष्ण महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन समारोहमा खेलाडीहरूद्वारा शपथ लिई प्रारम्भ भएको यस प्रतियोगिताको समापन समारोहको प्रमुख आतिथ्य पनि प्रा. डा. रामकृष्ण महर्जन हुनुहुन्थ्यो। साथै आयोजक समितिका सदस्य जिल्ला खेलकुदका प्रतिनिधि सुरेश तामाङ, संयोजक एवं लेबोरेटरी उच्च मा.वि.का प्रिन्सिपल लाक्पा शेर्पा, जनसेवा उच्च मा.वि.का प्राचार्य नन्दकुमारी महर्जन, मंगल उच्च मा.वि.का प्राचार्य प्रदिप महर्जन, देवराज महर्जनको उपस्थिति रहेको थियो। यस प्रतियोगितामा छनोट भएका प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरूलाई प्रमाण पत्र द्वारा पुरस्कृत गरिएको थियो। उक्त छनोट भएका खेलाडीहरू

जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सकिनेछ। जुन गत फागुण ५ गते सोमवार देखि बुढानिलकण्ठ मा.वि. मा शुरु भई फागुण ७ गते बुधवार आज सम्पन्न हुनेछ। जसबाट छनोट भएका खेलाडीहरूले क्षेत्रीय स्तरीय सहभागी हुने प्रावधान राखिएको छ। यस क्षेत्र नं.१० मा सम्पन्न प्रतियोगिता अन्तर्गत भलिबल छात्रा तर्फ कीर्तिपुर मा.वि.ले मंगल उच्च मा.वि.लाई पराजित गरी प्रथम भएको थियो भने, छात्र तर्फ जनसेवा उच्च मा.वि.ले ब्राइट होराइनलाई पराजित गर

ी प्रथम भएको थियो। त्यसैगरी ५००० हजार दौड तर्फ मंगल उच्च मा.वि. प्रथम, त्यसैगरी सटपुट तर्फ पनि मंगलकै त्रीफल महर्जन प्रथम भएको थियो। यस प्रतियोगितामा एपीएफ, पुष्पसदन, लगायतले पनि राम्रो प्रदर्शन गरेका थिए। समग्रमा यो प्रतियोगिता आयोजना निकै सकारात्मक पक्ष थियो तर शैक्षिक वर्षको अन्ततिर निकै छोटो समय आयोजना र व्यवस्थित व्यवस्थापनको कमीले आवश्यक फाईदा लिन नसकेको जस्तो देखिन्छ। लेबोरेटरी उच्च मा.वि.

खेल मैदानको सुविधा छ तर सो अनुसारको जनशक्तिको अभाव देखियो। साथै एक स्थानमा दौडको ट्रक हुनु र फुटबल पनि सोही मैदानमा अभ्यासको लागि आईरहेले व्यवस्थापन गर्न निकै कठिन भएको देखिन्छ। प्राय सम्पूर्ण खेलको पूर्वाधार विकासको क्षेत्र हो तर व्यवस्थापन पक्ष सुधार उन्मुख देखिन्छ। भविष्यमा अझ समयमै आयोजना गरी उचित व्यवस्थापन समिति एवं आयोजक कमिटी बनाउन सके यस प्रतियोगिताले निकै राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ।

### क्याबात मात्र होइन मुरीमुरी धन्यवाद

**राम महर्जन**

नगाउँ, कीर्तिपुर-१६

शान्त स्वभावको मानव तिमि सच्चा मनले देश चलाउन विना स्वार्थ अगि बढ्यौं

किन्तु चाप्रो पडयन्त्रमा फसियो तिमि

सुन्दर शान्त विशाल नेपालमा

देश र जनताले चाहेको संविधान

बनाई देखाउन सफल होस्

यही हाम्रो तिमिलाई शुभकामना

नेपाल आमाको कोमल मनले

यो देश हाँसेको हेर्न चाहन्थे

छिट्टै देख्न पावस हामीले

यही हो हाम्रो राष्ट्रिय चाहना

वीर सहिदको आत्माले

यो देश बनेको देख्न पावस

तब मात्र पुरा हुन्छ सहिदको सपना

राता अनुहारहरूले बुझ्ने कहिले

हिमाल पनि मोतीजस्तो दाँत देखाई

नेपाल आमालाई हसाउन चाहन्थे

बुद्ध पनि शान्तिको ज्योति फैलाई

विश्व नै शान्तिमय बनाउन चाहन्छ

नेपाल आमाका आत्मा भन्थे

मेरो सबै सन्तानहरू मिलि

नेपाल आमाको अस्मिता बचाउ

क्याबात मात्र होइन मुरी मुरी धन्यवाद



### बिन्ति बगरे लजगा: त्वति

—पञ्चनारायण नगाभि

मिहग: तर्क थ: वं थ: पासापिं

न्त्याइपुक ख्या: याना च्वनापिं

छग: हे थलय आ:रा नया

न्हिला, न्हिला, देनापिं जिपिं।

थौं सुथय दना: वया बलय

छमह पासा पा: जुया च्वन

गनं जक बना च्वन ला

न त स्याये जकं धुंकल ला ?

कन्हय जिगु पा: जकं ख:ला

नत छिमिगु पा: जकं ख:ला

था: गा: मदु जिमिगु ज्यान

हिंसाया ल्हा:तिं ल्यनिंला प्राण ?

जिपिं ला पेपां चूपिं पशु ख:

बुद्धि, विवेक, प्रज्ञा छुं मदुपिं

मनू प्राणीपिं मध्ये बुद्धिदुपिं ख:

जिमिगु नं म्वायेगु हक दु थ्व धर्ती

लहि मखु सा लहि म्वा: जिमित

थ: हे आ:रा: माला म्वाये जिपिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

थ:, थिति, जहान, ज:लाख:ला जिमिं

कविता

### संविधान तिमि बन

**अर्चना पाल दाचुला**

हाल कीर्तिपुर



मितव्ययीता, प्रभावकारीता कार्यदक्षता

सुशासन स्थापित गर्न

शोषण अन्याय अत्याचार विरुद्ध लड्डी

स्वतन्त्रता समानता कायम गर्न

नागरिक न्याय र सामाजिक

मूल्य मान्यता कायम गर्न

विकासोन्मुख मुलुकलाई

नेपाल एकता तथा शान्त देश भनि चिनाउन

संविधान तिमि कानूनी दस्तावेजमा

जस्तै कार्यशैली र व्यवहारमा उत्रेर बन

गरीव टुहुरा कमजोरहरूले बुझ्ने गरि

नेपालको ७५ जिल्लाकै सुविधा हुने गरि बन

संविधान तिमि धर्ती र हिमाल जस्तै

अजर, अमर भएर जनताको लागि बन

हरएक नेपालीलाई सचेत गराउन बन

अनि मात्र मानिने छ संविधान नेपालीको

तन, मन, धन।

### Sai Om Job Support Training Centre(SOSTIC)

Course Title:

#### School Management cum Administration Training

- Who should attend: SMC members, School Administration, Teacher and interest individual
- Class time: Evening 6 – 8 \* Date: 7 – 14 Falgun 2070
- Venue: SOSTIC Office, Loktantrik Chowk, Barkhahiti, Kirtipur
- Cost: Rs. 2500.00 per person (Certificate, Reading Materials and Tiffin)

Day	Contents
1	What is management? What is school management? What is administration? What is school administration?
2	Function of School Administrator or Manager
3	Strategic Planning Process
4	Teamwork
5	Leadership
6	Motivation
7	Effective Communication
8	Delegation

For detail information please contact: 9841281992

### Sai Om Job Support Training Centre (SOSTIC)

#### Two Day Non-governmental Organization (NGO) Management Training

Who should attend?

School Management Committee's Members, Principal and Adminstrator, Project and Programme Managers, NGO Team leaders and members, Newcomers to the nonprofit sector. Job searcher

Contents

Strategic Planning, Financial Management, Program and Project Management, Local Fundraising and Monitoring

Duration/Time/Date

Two day/ 10.00 am to 5.00 pm/ 15 -16 Falgun 2070

Training fee

NRs. 2000.00

(Course fee covers tuition, training materials, handouts, tea and certificate)

Special offer to female participants:

5% discount

Detail contact: Loktantrik Chowk, Kirtipur, Kathmandu

Mobile:9841281992 or E-mail: sostic.2068@gmail.com



(नेपालभाषाका वरिष्ठ उपन्यासकार नजरराम महर्जनले नेपालभाषाबाट नौवटा उपन्यास लेखी सक्नु भएको छ। उहाँले नेपालभाषामा लेख्नु भएको उपन्यास “भवा:जुया: वंगु स्वां” नेपाली भाषामा अनुवाद भइ “ओइलिको फूल” नामबाट प्रकाशित भइसकेको छ। नेपालभाषा साहित्यलाई अनुवादको माध्यमबाट अरु समुदायमा पनि प्रचार गर्ने उद्देश्यले उहाँको नेपालभाषामा चर्चित उपन्यास “भावना” को नेपाली अनुवाद पाठक समक्ष प्रस्तुत गरिरहेको छु। उपन्यास कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला – संपादक)

१

उसले उनलाई भावना भन्छ, भावनाले उसलाई अंकल भन्थिन्। भावनाले उसलाई अंकल भने पनि उसको र भावनाको नजिक या टाढा, रगत-मासु कुनै किसिमको नाता थिएन। भावनाले उसलाई अंकल भन्दा काका भनेकी हुन् कि मामा भनेकी हुन् थाहा थिएन। यो अंग्रेजी शब्द ‘अंकल’ पनि गजबकै रहेछ। उनीहरू दुई जनाको सम्बन्धलाई अरुले के नजरले हेरेका छन्, उनीहरूलाई थाहा थिएन।

भावनालाई उसले बच्चैदेखि चिन्थ्यो। त्यसवेला उनीहरू वीर गंजमा उसको टोल श्रीपुरमा बस्थे। त्यहाँ भावनाको आमाको एउटा सानो होटल पसल थियो। जहाँ विहान चिया, चाना र पाउरोटी बेच्थे। कसैले भात पकाउन अर्ड दिए भात पकाएर पनि खाउँथे। साँझ चिउरा, भटमास, खसीको मासुको सेकुवा अनि रक्सी पनि बेच्ने गर्थे। वेलुका वीरगंजमा बास बस्न

आउने वाइरोडको डाइवरहरू पनि उनीहरूकहाँ खाना खान आउँथे। उनीहरूको पसल र अप्परी चलिरहेको थियो।

एकचोटि पौष महिनाको समय, पौष लाग्ने वित्तिकै वीर गंजमा घामै भुल्किएन। आकाशमा टन्न कुहिरौले ढाकिएको थियो। सान्धै जाडो थियो। सास फेर्दाखेरि चिसो हावा पस्दा घाँटीमा काँडाले घोचेको जस्तो लाग्थ्यो। मुटु खाने सिरेटो चलेको थियो। चिसोले मानिसहरू खुम्चिएर हिडिरहेका थिए। घाम नलागेको एक हप्ता भइसकेको थियो। मानिसहरू चोक-चोकमा धुनी बालेर आगो तापिरहेका थिए। यो तराईप्रदेश पनि अचम्मकै छ। जाडोमा घामै लाग्दैन शीतलहर चलेर मानिसहरू मर्छन्। गर्मी महिनामा लु लागेर मानिसहरू मर्छन्, गर्मीले बस्नै सकिँदैन।

जाडो भएर ऊ कतै नगइकन घरमै बसिरहेको थियो। उसको तीनजना

साथीहरू सोनालाल, मदन र तेज नारायणले उसलाई बोलाउन आए। उनीहरूसँग ऊ बाहिर गयो। सोनालालको घरमा दिनभरि तास खेले। साँझ भएपछि रमाइलो गर्न रक्सी खाने सल्लाह भयो। मधेसीहरूले बाहिर जति रक्सी खाएर आए पनि हुन्छ तर घरमा ल्याएर खान हुँदैन। त्यसैले सस्तो र रमाइलो गरी खान पिउन उनीहरू भावनाको आमाको होटलमा गए। त्यो होटल उसको टोलमा भए पनि आजसम्म ऊ त्यहाँ गएको थिएन। उनीहरूसँग उनको बाबु बस्दैनथ्यो। उनको आमा एकलैले होटल चलाइरहेकी थिइन्। भावनाको आमाको वारेमा नराम्रा कुराहरू धेरै सुनेको छ उसले। उनी लोग्नेमान्छेहरूलाई केटी मिलाई दिएर कमिशन लिन्थिइन रे। कहिलेकहिं केटी नभेटाउँदा उनी आफै ग्राहक कहाँ बास बस्न जान्थिन् रे। यो होटल त उनको ग्राहक मिलाउने ठाउँ मात्र हो रे। त्यसैले आजसम्म ऊ त्यो होटलमा गएको थिएन। यी कुराहरू साँच्चिकै हो कि होइन थाहा पाउन पनि ऊ त्यहाँ जानु परेको भए लाज मान्नु पर्ने थियो। आज चार जना

साथीहरूसँगै भएर उसलाई लाज लागेन।

त्यो होटलको आँगनमा एउटा छाप्रो बनाएर चुल्हो बनाई राखेको थियो। भित्र एउटा काउन्टर थियो। काउन्टरमाथि स्टीलका भाँडाहरूमा चिउरा, चनातरकारी, पकाएको मासु, सेकुवा पोल्ने काँचो मासु थियो। त्यो होटलभित्र चारजना मानिसहरू बस्न हुने तीनवटा टेबुलहरू थिए। एउटा टेबुलमा तीनजना मानिसहरू र अर्कोमा दुईजना मानिसहरू बसेर खाइरहेका थिए। अर्को खालि टेबुलमा उनीहरू चारजना बस्न गए। सेकुवा पोलिइँदा समय लाग्ने भएकाले खसीको पकाएको मासु र चिउरा लिए। रक्सी एक बोतल पनि लिए।

“भाउजू ! दाइ नदेखेको धेरै दिन भइसक्यो। दाइ कहाँ हुनुहुन्छ ?” सोनालालले सानुसँग सोध्यो।

“कान्छी स्वास्नी च्यापेर बसिरहेको होला नि !” सानुले असजिलो मानी जवाफ दिइन्।

“दाइ त कान्छी स्वास्नी च्यापेर सुत्नुहुन्छ। भाउजू कसलाई च्यापेर सुत्नुहुन्छ ?” मदनले प्वाक्क सोध्यो।

“छँदैछन् नि दुई जना छोराहरू र एउटी छोरी।

उनीहरू नै च्यापेर सुत्ने नि।” सानुले जवाफ दिइन्।

भाउजूलाई दाइको सम्भना आउँदैन ?” तेजनार यणले सोध्यो।

“आउँछ नि किन नआउनु ? जिन्दगीमा दस-दस वर्ष सँगै बसेर तीनवटा फूल फुलाई सकें।” सानुले जवाफ दिइन्।

भाउजूले पनि अर्को केटो हेर्नुपर्थ्यो। एकलै कति बसिरहने ?” सोनालालले जिस्क्याउने पाराले भन्यो।

“चाहिँदैन अब मलाई कुनै लोग्ने मान्छेको सहारा। जिन्दगीमा एकचोटि विवाह गरेर लोग्ने स्वास्नी के हो थाहा पाइसकेकी छु।” सानुले उसलाई पुलुकक हेरेर भनिन्। उनले फिर वाट सेकुवा भिक्ने रिकामीमा राख्दै गइन्। ऊ उनको नयाँ ग्राहक भएर उसले केही भन्छ कि भन्ठानेकी होलिन्। उसले फेरि उसलाई पुलुकक हेरेर भनिन्,

“के यो दुनियाँमा लोग्नेमान्छे बिना महिला बूचन सकिँदैन ? महिला भनेको लोग्नेमान्छेको खेलौना होइन। लोग्ने बिना पनि महिलाले बच्चाहरूलाई हुर्काउन सक्छ भनेर समाजलाई देखाउनु छ।”

“त्यसो भनेको होइन। दाइ नभएर भाउजूलाई असजिलो छ कि छैन भनेर मात्र सोधेको।” सोनालालले भन्यो।

“मलाई त अलिकति पनि अप्ठ्यारो लागेको छैन। बरु तपाईंहरूलाई अप्ठ्यारो लागेको छ होला। यहाँ पसलमा आउनु हुने धेरैजसोले दाइको वारेमा मात्र सोध्नुहुन्छ। दाइ नभइकन होटल चलाउने हुँदैन ? लोग्नेमान्छे नभएको होटलमा खानापिन गर्न आउन तपाईंहरूलाई अप्ठ्यारो लाग्छ जस्तो छ हो ? लोग्नेमान्छे साथी नभैकन महिलाले मात्र होटल पसल चलाउन हुँदैन ?” सानुले उसको साथीहरूलाई व्यङ्ग्य हानेको जस्तो गरेर भनिन्।

महिलालाई पुरुषको खेलौना ठान्ने उसको साथीहरूलाई सानुले घाँटीसम्म पुग्ने गरिकन जवाफ दिइन्। उनीहरूले उनलाई फकाएर हातमा लिन सकिन्छ भन्ने ठानेका थिए होलान्। उनले उनीहरूको मुखमा बुजो लगाइ दिइन्। ऊ मुसुमुसु मात्र हाँसी रह्यो। उसले एक शब्द बोलेन, के भनेर बोल्नु ? सानुले ठीक जवाफ दिइन्।

क्रमशः

## आवश्यकता

यस स्वराज कृषि सहकारी संस्था लि. लाई निम्नलिखित कर्मचारीहरूको आवश्यकता भएको हुँदा यथाशिघ्र आफ्नो व्यक्तिगत विवरण सहित आवेदन दिनु हुन आह्वान गरिन्छ।

१. पद : क्यासियर

संख्या : १

योग्यता : बाणिज्य संकायमा प्लस टु पास गरेको

२. पद : बजार प्रतिनिधी

संख्या: ३

योग्यता: एसएलसी उत्तीर्ण गरेको

आवेदन दिने अन्तिम मिति : २०७० फागुन १६ सम्म

स्वराज कृषि सहकारी संस्था लि.

टाउनप्लानिङ्ग, नयाँबजार, कीर्तिपुर- १७,

फोन नं. ४३३०७५५, ९८५१०९६१९४

## सडक निर्माणमा ठेकेदारको लापरवाही, यात्रु मर्कामा

चिरञ्जीवी पौडेल/

गत साउनदेखि निर्माण थालिएको

सडकको स्तरोन्नतिको काम ढिलासुस्ती हुँदा धादिङको नौबिसे-नागढुंगा सडकमा यात्रुहरूको महिनौदेखि हैरानी बेहोनुपरेको छ।

तीन महिनामा सक्ने योजनासहित काम सुरु गरिएको भए पनि ठेकेदारको लापरवाहीका कारण आठ महिना हुँदासमेत आधा काम हुन सकेको छैन। दिउँसोमा मात्र काम गर्दा समयमा नसकिने भन्दै रातको समयमा सबै सवारी बन्द गराएर काम गर्ने भनिए पनि काम हुन सकेको छैन। नौबिसे-नागढुंगाका विभिन्न ५ ठाउँमा सडक चौडा पार्न सडक डिभिजन कार्यालयले रातिमा यातायात बन्द गरेर पनि ठेकेदारले आवश्यक मजदुर प्रयोग गरेर काम अधि बढाउन सकेका छैनन्।

सवारी बन्द गराउँदा धेरै ठाउँमा एकैपटक काम गर्न सकिने भए पनि न्यून संख्यामा स्काभेटर ठेकेदारले ढिलासुस्ती गरिरहेका छन्। १० भन्दा बढी ठाउँमा ढलान र ५ ठाउँमा सडक चौडा गर्नुपर्ने भए पनि एक ठाउँमा मात्र काम हुने गरेको छ।

दिनको समयमा पनि ढलान गर्नुपर्ने स्थानहरूमा एक दुईजना मात्र मजदुरले काम गरिरहेका छन्। रातको समयमा सवारी आउजाउ नगर्न सडक विभागले सार्वजनिक

सूचना प्रकाशित गरेको भए पनि काम भने निकै थोरै हुने गरेको मजदुरले बताएका छन्। आफूहरूलाई ठेकेदारले दिन्छु भनेजति ज्याला समेत नदिएपछि मजदुरहरूले काम छोड्ने गरेको उनीहरू बताउँछन्।

ढलान गर्नका लागि राखिएका बालुवा, गिट्टिलगायत अन्य सामग्रीले सडक साँघुरो हुँदा दिउँसो पनि राजमार्ग एकतर्फी भएर जाम हुने गरेको छ भने रातको समयमा स्काभेटरले काम गरेका कारण राजमार्ग अवरुद्ध हुने गरेको छ। सडक विभागले सार्वजनिक सूचना प्रकाशित गरेर गत २६ गते देखि १५ दिनसम्म राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गरेको भए पनि राति याकघरमा दुईवटा मात्र स्काभेटरले सडक फराकिलो पार्ने काम गरेका छन्। काम छिटोछरितो र प्रभावकारी नभएका सरोकारवालाहरूले गुनासो गरेका छन्। महादेव खिम्ती मिचीको निर्माण सेवा कम्पनीले काम गरिरहेको छ।

ढलानको काम भएको समयमा पनि १०/१२ जना मात्र मजदुर प्रयोग हुने गरेको मजदुरहरूको भनाइ छ। तोकिएको समयमा सडक खण्डको नौबिसे उकालो, याकघर, सुंगुरे खोला, खत्री पौवा, सिस्ने खोला र भ्याप्ने खोलालगायत १० स्थानमा एक हजार ७५ मिटर ढलान कार्य गर्नुपर्छ।

प्रत्येक बुधवार विशेष अंक कीर्तिपुर सन्देश साप्ताहिक

हैन त ?

-निरज



हवाँ परधान मन्त्री बन्ने बित्तिकै पिलेन बेपत्ता हुनुको अर्थ खोज्दै हुनु हुन्छ ।

## उपत्यकाव्यापी टेबुल टेनिस प्रतियोगिता सम्पन्न

कहिले भलिबल प्रतियोगिता, कहिले बास्केटबल प्रतियोगिताको आयोजना गर्दै कीर्तिपुरको खेलकुद क्षेत्रमा विशेष भूमिका निर्वाह गर्दै आइरहको कीर्तिपुर नगरपालिका वडा नं.३ चिथुस्थित सनस्टार क्लबले उपत्यका व्यापी टेबुल टेनिस प्रतियोगिताको आयोजना गरिएको छ ।

गत फागुण ४ गते देखि ६ गते सम्पन्न भएको उपत्यकाव्यापी टेबुल टेनिस प्रतियोगितामा एक दर्जन भन्दा बढी स्कूलका ६० जना विद्यार्थीहरूले भाग लिएका थिए ।

उक्त प्रतियोगितामा ब्याईज सिंगल तर्फ काष्ठमण्डप स्कूलका अंकित डांगी प्रथम भएको थियो ।

छात्रा सिंगल तर्फ पुष्पसदनका आस्था श्रेष्ठले पुष्प सदनकै करीना थापा मगरलाई ४-२ सेटले हराई प्रथम भएकी थिइन् । त्यस्तै छात्र सिंगल तर्फ अनिल कपाली मेट्रिक स्कूल र क्रिएटिभ एकेडेमीका राहुल खड्गी बीच

भएको थियो । जसमा अनिल कपालीले राहुल खड्गीलाई ४-२ सेटले हराई प्रथम स्थान हासिल गरेका थिए ।

त्यसैगरी छात्रा डबल्स मा पुष्पसदन आ.मा.वि.का आस्था र करीनाको जोडी प्रथम भएका छन । छात्र डबल तर्फ क्रियटिभ एकेडेमीका राहुल खड्गी र रिसव अधिकारी प्रथम भएका छन ।

उक्त प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष इन्द्रबहादुर थिंगर र विशेष अतिथि गुथि संस्थानका कार्यकारी अध्यक्ष पंचलाल महर्जनले विजयी खेलाडीहरूलाई ट्रिफ, प्रमाण पत्र र पुरस्कार वितरण गरि

एको थियो ।

क्वा:कासा - पञ्च नारायण महर्जन  
उग: छप्पाक:लय् स्वीड निपु लुसि, छपु कुला कथि  
प्पाक:लय् तक्व:चत् व छु ?

लिस: -म्हुतु प्वा:

## जाँड-रक्सी

सुर्ति, चुरोट तथा गाँजाको कुलत ग्यारेण्टी छुटाउने हर्बल प्राकृतिक उपचार

फिटनेस प्वाइन्ट ट्रेडिङ्ग

नेपाल टेलिकम बाहिरीगाउँ, कीर्तिपुर-१७  
फोन नं. ०१-४३३३७०१, ९८४१९८१९७६  
कृपया फोन गरेर मात्र आउनु होला ।

तपाईंको कविता, लेख तथा विज्ञापन प्रकाशित गर्नका लागि सम्पर्क गर्नुहोला  
कीर्तिपुर सन्देश साप्ताहिक



kirtipur\_sandesh@live.com

http:kirtipursandesh.blogspot.com

फोन नं.: ४३३३००७, ९८४१४०१०७७

## नयाँ शो रूम खुल्यो

CTEVT बाट संचालित राष्ट्रिय शीप प्रतियोगितामा त्यउ त्भल मा स्थान हासिल गर्न सफल युनिक टेलर्सको अब नयाा शो रूम खुलेको जानकारी गराउन चाहन्छौं ।



युनिक टेलर्स

नयाँबजार, फोन ४३३१०७८



खासीबजार, कीर्तिपुर

फोन नं. - ०१६२११६६३, ९८४१४६७०६९

फोटो सम्बन्धी सम्पूर्ण कार्यको लागि सम्मन्नु होस् ।

## आफ्नै श्रीमतीको निन्द्रा चर्चा नगरौं



राजेन्द्र अमात्य

श्रीमतिलाई आफूले मन नपराएको तथा श्रीमतीको यस्तो र त्यस्तो पक्ष नराम्रो, जोडी मिलेन वा भनेजस्ती श्रीमती पाइने भन्ने कुरा गर्ने अथवा समग्रमा श्रीमतीको निन्द्रा गर्दै हिंड्ने पुरुषहरू हाम्रो समाजमा प्रशस्तै देखिन्छ । यस्ता कुराहरूमा वास्तविकता नभए पनि अन्य युवतीहरूसँग नै लाग्ने मान्छेहरू किन गर्ने गर्छन् ? आफ्नी श्रीमतीको निन्द्रा र नराम्रो चर्चा अरु युवतीहरूसँग गर्ने पर्ने तथ्यहरूको भित्र के कुरा लुकेको

हुन्छ ? भन्ने विषयमा गहिरिएर चर्चा गर्नु पर्ने अवस्था आएको छ ।

वास्तवमा यस्ता पुरुषहरू आफ्नै श्रीमतीको निन्द्रा गर्ने आजको समाजमा कुनै कमी छैन, जो आफ्नै गल्ती लुकाएर अर्काको गल्ती कोट्याउने श्रीमानहरू । निन्द्रा चर्चा गर्दा अरु युवतीहरूको प्रेमपूर्ण सहानुभूति प्राप्त गर्न सकिन्छ भनेर पुरुषहरूले सोच्ने गर्छन् । समाजमा यो विषय एउटा भिन्नभिन्नै सल्किरहेको समस्या बन्न पुगेको छ ।

परस्त्रीसँग आफ्नो श्रीमतीको निन्द्रा चर्चा किन गरिन्छ ? यसको बेगलावेगलै कारणहरू छन् । एकथरी मान्छेहरू भन्छन् - पुरुषवर्ग हमेशा यौन सम्बन्धमा परिवर्तन गरिरहन आकांक्षी र हुन्छन् । त्यसको परिणतिमा उनीहरू आफ्नै पत्नीको निन्द्रा गर्न

पुग्छन् । यसप्रकारको यौन सम्बन्धको परिवर्तन गरिरहँदा आनन्द र स्फूर्तिको अनुभव गर्ने पुरुषहरूको यो धन्दा हो ।

अर्काथरी मान्छेहरू के भन्छन् भने कतिपय पुरुषहरूमा निराशा र कुण्ठा रहेको हुन्छ । आफ्नो जीवनसाथी आफूले रोजेको खोजेको नपाए पुरुष वर्ग यसरी कृपिठत हुनपुग्छ र जिन्दगीभर को निम्ति आफ्नो पत्नी बोझको रूपमा लिन थाल्छ । उसको यो मानसिक बोझबाट आफूलाई केहि समयको निम्ति भए पनि हल्का बनाउन तथा युवतीहरूको सहानुभूतिबाट मानसिक शान्ति प्राप्त गर्न त्यसप्रकारका पुरुषहरू सक्रिय हुन्छन् ।

पत्नीको निन्द्रा गर्ने पुरुषहरू विशेषगरी स्वार्थी र अवसरवादी हुन्छन् । उनीहरूलाई अर्काको भावनासँग कुनै मतलब हुँदैन ।

कसैको भावनाप्रति आफूले खेलवाड गरिरहेको थाहा पाएर पनि उनीहरूलाई कुनै अप्ठ्यारो महसुस हुँदैन । यस्ता पुरुषहरू आफ्नो जीवनलाई हमेशा रंगीन र जवान बनाउने तथा मस्तराम रहने गर्छन् । अरु युवतीसँग मित्रता बढाउँदा आफू जवान र हिरहन सकिन्छ भन्ने भ्रम पालेको हुन्छन् ।

यस्तो प्रकारको अनैतिक प्रेमको सिलसिला समाजमा चक्र भै चलको देखिन्छ । जसले मानसिक तनाव र बेमतलवका उल्कनहरू बारम्बार ल्याइरहन्छ । यस्तो अनैतिक प्रेम सम्बन्धमा सरिक भएका युवतीहरू भवुक मूर्ख भै सपनाका संसारमा हरिउने गर्दछन् । कतिपय कम उमेर का युवतीहरूले त सधैं इन्ज्याका साथ यसरी परपुरुषलाई प्रेम गरेका हुन्छन् । यस्तो अवस्थाको

खेल हेर्दा पुरुषवर्गको कुनै गल्ती देखिदैन ।

घरमा पुरुष आफ्नी पत्नीको निम्ति समर्पित पति हुन्छ भने समाजको नजरमा एउटा जिम्मेवार नागरिक तर कोमल भावना भएका बुद्धिहीन युवतीहरू ख्याल ख्यालमै प्रेममा परेर मृगतृष्णाको पछि दौडिरहेका हुन्छन् ।

यस्तो सम्बन्धको परिणति डरलाग्दो पनि हुन्छ । पत्नीलाई पतिले छोडेर घरबार बर्बाद हुने अथवा प्रेमिकालाई छोड्दा उसले आत्महत्या गर्ने अथवा प्रेमिकाले धोखा भएको पत्ता लागेपछि पुरुषलाई सांघातिक हमला गर्ने गर्छन् ।

समाजमा श्रीमतीको निन्द्रा चर्चा गर्ने पुरुषहरूलाई यस्ता महिलाहरूले अरु ज्यादा उस्काउने गर्छन् । साम, दाम, दण्ड र भेदको प्रयोग गरेर त्यो परिवारलाई तहस नहस पारेका हुन्छन् । पुरुषले

आफ्नो पत्नीको व्यवहार नराम्रो भए घरमै सम्झाउने बुझाउने

गरेर आफ्नो मामला मिलाउनुपर्छ । तर आफ्नो पत्नीको निन्द्रा गर्दै हिंड्दा त्यसको मुख्य: २ वटा परिणामहरू देखापर्छन् । एउटा परिणाममा अर्काको लोग्नेसँग भावुकतामा आएर प्रेम गर्ने मुख युवतीको आफ्नै जिन्दगी बर्बाद हुन्छ भने अर्को परिणाममा धूर्त र कपटी महिलाको जालमा परेका पुरुषहरूलाई उनको जहान बच्चाबाट अलग पारेर त्यस्ता महिलाहरू खेलाउने जस्तो बनाई जिन्दगीभर प्रयोग गर्छन् ।

त्यसैले आफ्नै पत्नीको निन्द्रा चर्चा गर्दा सारा समाजले उक्त पुरुषप्रति नै हाँसो उडाउने भएकाले आफ्नी मिर्दीजुल्दी र व्यवहारशील पत्नीको निन्द्रा चर्चा अरु महिलाको सामु नगरौं । किनभने पत्नीको निन्द्रा गर्ने पुरुषलाई समाजका कुनै मान्छेले इज्जतको आँखाले हेर्ने गर्दैनन् ।





# बिचा: हायेका



जन्म :  
वि.सं.१९९५ कार्तिक  
कोपुजा



मदुगु :  
वि.सं.२०७० मंसिर  
२३ गते



मदुम्ह लक्ष्मी कुमारी मानन्धर

थुगु FED FUND संस्थाया दुजः राजेन्द्र मानन्धरया ममतामयी मां व मय्जु विना मानन्धरया ससःमां लक्ष्मी कुमारी मानन्धर वंगु फागुण ४ गते ७५ दैय् दिवंगत जुयादीगुलिं वय्कःया आत्माया चिरशान्तिया कामना यासें दुखंकःपिं सकल छेँजःपिन्सं मन चिइफय्मा धकाः बिचाः हाय्का च्वना ।

## बिचा: हाय्कूपिं

१. भाजु/मय्जु श्याम सुन्दर महर्जन
२. भाजु/मय्जु नरेन्द्र महर्जन
३. भाजु/मय्जु रामभोला महर्जन
४. भाजु/मय्जु राजन दुवाल
५. भाजु/मय्जु रमेश महर्जन
६. भाजु/मय्जु राजकुमार नकःमि
७. भाजु/मय्जु शान्तराम महर्जन (तगां)

८. भाजु/मय्जु बुद्धरत्न महर्जन
९. भाजु/मय्जु गजेन्द्र अमात्य
१०. भाजु/मय्जु हरिशरण महर्जन
११. भाजु/मय्जु कुष्णभक्त महर्जन
१२. भाजु/मय्जु महेश डंगोल
१३. भाजु/मय्जु नन्दकाजी महर्जन
१४. भाजु/मय्जु रविन्द्र महर्जन

१५. भाजु/मय्जु राजेन्द्र महर्जन
१६. भाजु/मय्जु सुरेन्द्र दुवाल
१७. भाजु/मय्जु रुकल श्रष्ठ
१८. भाजु/मय्जु शान्तराम महर्जन(पाँगा)
१९. भाजु/मय्जु शेखर सिं डंगोल
२०. भाजु/मय्जु श्याम कुमार महर्जन
२१. भाजु/मय्जु अष्टवहादुर महर्जन
२२. भाजु/मय्जु त्रिरत्न मानन्धर



# हार्दिक श्रद्धाञ्जली



जन्म :  
वि.सं.१९९५/०८/१६



स्वर्गारोहण :वि.सं.  
२०७०/१०/२४



स्व. नारायण महर्जन

हाम्रा परमपुज्य बुबा श्री नारायण महर्जनको ७५ वर्षको उमेरमा असामयिक स्वर्गारोहण भएको आज १३ औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

छोरा /बुहारी

नविन महर्जन/रिता महर्जन

राजेन्द्र महर्जन/गोमा महर्जन

राजकुमार महर्जन /शान्ति महर्जन

भाई /बुहारी : कृष्ण महर्जन/सानु महर्जन

दिदी/भिनाजु : मय्जु महर्जन/ जनकलाल महर्जन

भतिजाहरु/ बुहारीहरु

बाबुराम महर्जन/ अनिता महर्जन

नन्द कुमार महर्जन/ फुल्कु महर्जन

भतिजी : नानी महर्जन

छोरी/ज्वाई लक्ष्मी महर्जन/उपेन्द्र महर्जन

नाति / नातिनीहरु

रिकेश, नरेश, राजिव,रजिव, नरेन्द्र, सन्तोष, उदेन,

प्रविना, सजना, सपना, सब्बू, एजिला उज्वला,

समस्त महर्जन परिवार, तःननी

MAKE it  
**POSSIBLE**



*The spirit of youth*



DUAL SIM

**HUAWEI**

World's leading telecom equipment maker | World's 3rd largest smartphone vendor in 2013

**Ascend Y511**

Elegant and sophisticated design  
4.5 inch FWVGA screen, multi-touch  
Dual core 1.3GHz CPU  
Support HSPA+, DL up to 21Mbps  
Android 4.2TM OS



**FREE**  
Bluetooth  
Headset

**WARRANTY**

**1 YEAR ON** Mobile Phone | **6 MONTHS ON** Battery

[consumer.huawei.com](http://consumer.huawei.com)

CDMA version coming soon.

**MOBILE MARKET 'N' KLINIC**  
**LOKTANTRIC CHOWK**  
**PHONE NO. 9851152393, 9801130121**





